

११ जनवरी, २०२१

आदरणीय अस्टिन आइएसडी परिवार,

COVID-19 का कारण अस्पतालहरूमा बिरामी भर्ना गर्ने क्रम बढ्दै गर्दा र [समग्र क्षेत्रमा बन्देजहरू अझ कडा गर्नु](#) आवश्यक रहेको अवस्थामा अस्टिन आइएसडीले अभिभावकहरूलाई आफ्ना विद्यार्थीहरूलाई यस हप्ताका बाँकी दिनहरूमा क्याम्पसबाहिर आयोजना गरिने रिमोट निर्देशनहरूमा भाग लिन लगाउन प्रोत्साहन गरी यस कारबाहीको आह्वानमा सहभागी हुँदै छ। यो निर्णय अस्टिन सार्वजनिक स्वास्थ्य र सहर तथा काउन्टी अधिकारीहरूसँग साझेदारी गरी हाम्रा समुदायहरूमा COVID-19 को प्रसार कम गर्ने उद्देश्यले गरिएको थियो।

हामी सबै परिवारलाई आफ्ना बालबालिकाहरूलाई मंगलवार, १२ जनवरीबाट र हप्ताका अब बाँकी दिनहरूमा टाढेबाट पढ्न मिल्ने वातावरणमा राख्न आग्रह गरिरहेका छौं। हाम्रा स्कुलहरू त्यस्ता परिवारहरूका लागि खुला रहनेछन् जसलाई विशेष आवश्यकता आदि जस्ता हाम्रा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने सेवाहरूमाथि पहुँच राख्नुपर्ने हुन्छ।

हाम्रो समुदायको स्वास्थ्य र सुरक्षाप्रति हाम्रो प्रतिबद्धता अटल छ:

- **COVID-19 का जाँचहरू:** अस्टिन आइएसडीले बुधवार, १३ जनवरी र बिहीबार, १४ जनवरीको दिन AISD केन्द्रीय कार्यालय र पूर्वोत्तर प्रारम्भिक कलेज हाई स्कूल (नेल्सन फिल्ड) मा COVID-19 को विशाल ड्राइभ-थ्रु जाँच कार्यक्रमको आयोजना गर्नेछ। यो जाँच सामान्यतया आफैँ व्यक्तिगत रूपमा उपस्थिति भएर पढ्ने / काम गर्ने सबै कर्मचारी र विद्यार्थीहरूका लागि उपलब्ध छ। कृपया [यहाँ](#) गई ड्राइभ-थ्रु COVID-19 को जाँचका लागि दर्ता गराउनुहोला।
- **खानाको सुविधा :** पोषक भोजनको सुविधा सुनिश्चित गर्नका लागि AISD ले बालबालिका र हेरचाह गर्ने व्यक्तिहरूलाई ७ दिनसम्म भोजन वितरणको कार्यक्रम जारी राख्नेछ। हाम्रा [भोजन वितरण गर्ने साइटहरूको](#) सूची हेर्नुहोस्।
- **Wi-Fi को सुविधा:** अस्टिनभरिका समुदायहरूमा रहेका हाम्रा विद्यार्थीहरूलाई इन्टरनेटको सुविधा प्रदानत गर्नका लागि AISD ले Wi-Fi को सुविधा भएका बसहरू खटाउने क्रम जारी राख्नेछ। कृपया यो सुविधा बिहान ९:३० देखि दिउँसो १:३० सम्म उपलब्ध रहनेछ भन्ने कुरा नभुल्नुहोला। कृपया हाम्रो [सामुदायिक Wi-Fi सेवाको](#) नक्सा हेर्नुहोस्।

हामी तपाईंलाई जानकारी दिइराख्ने क्रम जारी राख्नेछौं र हामी तपाईंको समझ र लचकताको कदर गर्दछौं।

हाम्रो स्कुलका समुदायहरूलाई सहायता गर्नुभएकोमा यहाँलाई धन्यवाद।



आपसमा मिलेर काम गरेर, हामी एकअर्कालाई र हाम्रो समुदायलाई सुरक्षित राख्नमा मद्दत गर्ने सिलसिला जारी राख्नेछौं।

Stephanie S. Elizalde, Ed.D.

अधीक्षक